

Primary Menu – April – October 2022 (प्राथमिक मेनु - अप्रिल - अक्टोबर 2022)

हप्ता 1	सोमबार	मंगलबार	बुधबार	बिहवार	शुक्रबार
हप्ता सुरु अप्रिल 25 मे 16 जुन 13 जुलाई 4 अगस्त 29 सेप्टेम्बर 19 अक्टुबर 10	भि नयाँ आलुसँग ग्रीष्मकालीन तरकारी क्विच	भि गोलभेंडाको पास्ता	भि मार्गेरिता पिज्जा	भिजी शाकाहारी ससेज पफ	भि सोमरसेट चेडर चीज र गोलभेंडा क्वेसाडिला
	* मुछेको आलु र ग्रेभी पोर्क ससेज	काटेको आलुसँग बिबिक्यु चिकन फिलेट	बबल साल्मोन	स्टफिंगसँग रोस्ट चिकन	पकाएको फिस फिंगर
	साइडमा दिनको तरकारी वा सलाद	साइडमा दिनको तरकारी वा सलाद	साइडमा दिनको तरकारी वा सलाद र क्रिन्कल काटेको वेजज	साइडमा रोस्ट आलु, दिनको तरकारी र ग्रेभी	साइडमा चिप्स, दिनको तरकारी, वा सलादसँग सर्भ गर्ने
	समाप्त गर्न फलफूलसँग आइसक्रिम सर्भ गर्ने	समाप्त गर्न ताजा पकाइएको जिजरब्रेड	समाप्त गर्न भिक्टोरिया स्पन्ज	समाप्त गर्न चकलेट ब्राउनी	समाप्त गर्न डिजर्टहरुका चयन
हप्ता 2	सोमबार	मंगलबार	बुधबार	बिहवार	शुक्रबार
हप्ता सुरु मे 2 मे 23 जुन 20 जुलाई 11 सेप्टेम्बर 5, 26 अक्टुबर 17	भिजी भेगन बोलोग्नाइज	भि कोर्न र तरकारी फजिता	भि काटेको आलुसँग मार्गेरिता पिज्जा	भि कोर्न र लीक पेस्ट्री क्राउन	भि लासाग्नेको तरकारी
	मुछेको आलुसँग पोर्क ससेज रोल	चिकन नगेट्स	एक मिश्रित खैरो र सेतो चामलको भातसँग चिकन करी	काटिएको बीफ र योर्कशायर पुडिंग	पकाएको कुटेको माछा र चिप्स
	साइडमा दिनको तरकारी वा सलाद	साइडमा क्रिन्कल काटेको वेजज र दिनको तरकारी वा सलाद	साइडमा दिनको तरकारी वा सलाद	साइडमा रोस्ट आलु, दिनको तरकारी र ग्रेभी	साइडमा दिनको तरकारी वा सलाद
	समाप्त गर्न फलफूलसँग आइसक्रिम सर्भ गर्ने	समाप्त गर्न ताजा पकाइएको छोटो रोटी	समाप्त गर्न केराको फल्यापज्याक	समाप्त गर्न स्याउको स्पन्ज	समाप्त गर्न डिजर्टहरुका चयन
हप्ता 3	सोमबार	मंगलबार	बुधबार	बिहवार	शुक्रबार
हप्ता सुरु मे 9 जुन 6, 27 जुलाई 18 सेप्टेम्बर 12 अक्टुबर 3	भि समरसेट चेडरसँग मकारोनी चीज	भिजी तरकारी गौजोन र काटिएको आलु	भि क्रिन्कल काटेको वेजजसँग मार्गेरिता पिज्जा	भि शाकाहारी ससेज र योर्कशायर पुडिंग	भिजी एक मिश्रित खैरो र सेतो चामलको भातसँग गुलियो आलु र दालको करी
	घरमा बनाइएको आलु वेजजसँग बापमा बीफ बर्गर	टर्की मिटबलसँग स्पेगेटी	नरिवल भातसँग फलफूल भएको क्यारिबियन चिकन फिलेट	काटेको पोर्क र योर्कशायर पुडिंग	चिप्ससँग पकाएको फिस फिंगर
	साइडमा दिनको तरकारी वा सलाद	साइडमा दिनको तरकारी वा सलाद	साइडमा दिनको तरकारी वा सलाद	साइडमा रोस्ट आलु, दिनको तरकारी र ग्रेभी	साइडमा दिनको तरकारी वा सलाद
	समाप्त गर्न फलफूलसँग आइसक्रिम सर्भ गर्ने	समाप्त गर्न ताजा पकाइएको ओटी बिस्कुट	समाप्त गर्न ईटन मेस	समाप्त गर्न बर्फिलो गाजरको केक	समाप्त गर्न डिजर्टहरुका चयन
आइडमहरु दैनिक उपलब्ध छन्	दिनको रोटी (काटिएको, रोल, फल्याटब्रेड, लसुन रोटी, वा फोकासिया), सलाद चयन)				
वैकल्पिक डिजर्टहरु	ताजा फल, दही, चीज र बिस्कुट				